

Rev

Chapter 3

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον: Τάδε λέγει ὁ
र त्यो दूतलाई यस मा सार्डिसको मण्डलीको लेख: यी-कुरा भन्नुहुन्छ जो
[G2532](#) [G3588](#) [G0032](#) [G3588](#) [G1722](#) [G4554](#) [G1577](#) [G1125](#) [G3592](#) [G3004](#) [G3588](#)
- ἔχων τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ, καὶ τοὺς ἑπτὰ ἀστέρας. Οἶδά σου
लिनुभएको ती सातवटा आत्माहरू त्यो परमेश्वरका र ती सातवटा ताराहरू। जान्दछु तिम्रो
[G2192](#) [G3588](#) [G2033](#) [G4151](#) [G3588](#) [G2316](#) [G2532](#) [G3588](#) [G2033](#) [G0792](#) [G1492](#) [G4771](#)
- τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῆς, καὶ νεκρὸς εἶ.
ती कामहरू कि नाम छ-तिम्रो कि जीवित-छौ तर मरेको छौ।
[G3588](#) [G2041](#) [G3754](#) [G3686](#) [G2192](#) [G3754](#) [G2198](#) [G2532](#) [G3498](#) [G1510](#)

“सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख: “उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमिहरूलाई यस्तो भनिरहनु भएकोछ तिमिहरूले गर्दै गरेका कुरा मलाई थाहा छ. “मानिसहरूले भन्दछन् कि तिमिहरू जीवित छौ। तर वास्तवमा तिमिहरू मृत हौ।

- 2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ, ἃ ἔμελλον ἀποθανεῖν;
बन जाग्रत र दृढ-पार ती बाँकी-कुरालाई जुन मर्न-लागेका-थिए मर्न
[G1096](#) [G1127](#) [G2532](#) [G4741](#) [G3588](#) [G3062](#) [G3739](#) [G3195](#) [G0599](#)
- οὐ γὰρ εὐρηκά σου <τὰ> ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ
पाएको-छैन किनभने भेटिएको-छैन तिम्रो ती कामहरू पूरा-भएका सामु मेरो परमेश्वरको
[G3756](#) [G1063](#) [G2147](#) [G4771](#) [G3588](#) [G2041](#) [G4137](#) [G1799](#) [G3588](#) [G2316](#)
- μου.
मेरो।
[G1473](#)

उठ! जब तिमिहरूसित केही शेष छ, सम्पूर्ण रूपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमिहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्।

- 3 μνημόνευε οὖν πῶς εἶληφας καὶ ἤκουσας -- καὶ τήρει καὶ μετανόησον.
समझ त्यसैले कसरी पायो र सुन्यौ र पालन-गर र पछुताप-गर।
[G3421](#) [G3767](#) [G4459](#) [G2983](#) [G2532](#) [G0191](#) [G2532](#) [G5083](#) [G2532](#) [G3340](#)
- ἐὰν οὖν μὴ γρηγορήσῃς, ἦξω ὡς κλέπτῃς, καὶ οὐ μὴ γνῶς ποίαν
यदि त्यसैले नगर्छौ जाग्रत-रह्यौ आउनेछु जस्तो चोरजस्तै र कदापि न जान्नेछौ कुन
[G1437](#) [G3767](#) [G3361](#) [G1127](#) [G2240](#) [G5613](#) [G2812](#) [G2532](#) [G3756](#) [G3361](#) [G1097](#) [G4169](#)
- ῶραν ἦξω ἐπὶ σέ.
समयमा आउनेछु माथि तिम्रो।
[G5610](#) [G2240](#) [G1909](#) [G4771](#)

यसर्थ तिमिहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमिहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमिहरू व्यूँझ र उठ नत्र म तिमिहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमिहरूले थाहा पाउने छैनौं।

- 4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ
तर छन्-तिम्रो थोरै नामहरू मा सार्डिसमा जसले मैला-गरेनन् मैला-गरेनन् ती
[G0235](#) [G2192](#) [G3641](#) [G3686](#) [G1722](#) [G4554](#) [G3739](#) [G3756](#) [G3435](#) [G3588](#)
- ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
लुगाहरू तिनीहरूका र हिंड्नेछन् सँग मसँग मा सेतोमा किनभने योग्य छन्।
[G2440](#) [G0846](#) [G2532](#) [G4043](#) [G3326](#) [G1473](#) [G1722](#) [G3022](#) [G3754](#) [G0514](#) [G1510](#)

“तर सार्डिसको तिमीहरुसित तिमीहरुको समूहमा कोही मानिसहरु छन् जसले तिनीहरु स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरु मसित हिँड्नेछन्। तिनीहरुले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरु त्यसका योग्य छन्।

- 5 Ὁ νικῶν, οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς; καὶ οὐ μὴ
 जो जित्नेछ त्यसरी लगाइनेछ मा लुगाहरू सेता र कदापि न
[G3588](#) [G3528](#) [G3779](#) [G4016](#) [G1722](#) [G2440](#) [G3022](#) [G2532](#) [G3756](#) [G3361](#)
- ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω
 मेट्नेछु त्यो नाम उसको बाट त्यो पुस्तकबाट त्यो जीवनको र स्वीकार-गर्नेछु
[G1813](#) [G3588](#) [G3686](#) [G0846](#) [G1537](#) [G3588](#) [G0976](#) [G3588](#) [G2222](#) [G2532](#) [G3670](#)
- τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρὸς μου, καὶ ἐνώπιον τῶν ἀγγέλων
 त्यो नाम उसको सामु मेरो पिताको मेरो र सामु उहाँका दूतहरूको
[G3588](#) [G3686](#) [G0846](#) [G1799](#) [G3588](#) [G3962](#) [G1473](#) [G2532](#) [G1799](#) [G3588](#) [G0032](#)
- αὐτοῦ.
 उहाँको।
[G0846](#)

हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरुले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरुको समक्ष भन्नेछु।

- 6 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
 जो कान-भएको छ सुनोस् के त्यो आत्माले भन्नुहुन्छ ती मण्डलीहरूलाई।
[G3588](#) [G2192](#) [G3775](#) [G0191](#) [G5101](#) [G3588](#) [G4151](#) [G3004](#) [G3588](#) [G1577](#)

हरेक मानिस जसले यी कुराहरु सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।

- 7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδέλφεια ἐκκλησίας γράψον: Τάδε λέγει ὁ
 र त्यो दूतलाई यस मा फिलाडेल्फियाको मण्डलीको लेख: यी-कुरा भन्नुहुन्छ त्यो
[G2532](#) [G3588](#) [G0032](#) [G3588](#) [G1722](#) [G5359](#) [G1577](#) [G1125](#) [G3592](#) [G3004](#) [G3588](#)
- ἅγιος, ὁ ἀληθινός; ὁ ἔχων τὴν κλεῖν Δαυίδ; ὁ ἀνοίγων, καὶ
 पवित्र त्यो सत्य जो लिनुभएको त्यो साँचो दाऊदको जो खोल्ने र
[G0040](#) [G3588](#) [G0228](#) [G3588](#) [G2192](#) [G3588](#) [G2807](#) [G1138](#) [G3588](#) [G0455](#) [G2532](#)
- οὐδεὶς κλείσει; καὶ κλείων, καὶ οὐδεὶς ἀνοίγει.
 कोहीले बन्द-गर्दैन र बन्द-गर्ने र कोहीले खोल्दैन।
[G3762](#) [G2808](#) [G2532](#) [G2808](#) [G2532](#) [G3762](#) [G0455](#)

“फिलाडेल्फियाको मण्डलीलाई यो लेख: “उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरुलाई यी कुराहरु भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

- 8 Οἶδά σου τὰ ἔργα. ἰδοὺ, δέδωκα ἐνώπιόν σου θύραν ἠνεωγμένην, ἣν
 जान्दछु तिम्रो ती कामहरू। हेर दिएको-छु सामु तिम्रो ढोका खुला-भएको जुन
[G1492](#) [G4771](#) [G3588](#) [G2041](#) [G3708](#) [G1325](#) [G1799](#) [G4771](#) [G2374](#) [G0455](#) [G3739](#)
- οὐδεὶς δύναται κλείσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου
 कोहीले सक्दैन बन्द-गर्न यसलाई किनभने थोरै छ-तिम्रो शक्ति र पालन-गर्नौ मेरो
[G3762](#) [G1410](#) [G2808](#) [G0846](#) [G3754](#) [G3398](#) [G2192](#) [G1411](#) [G2532](#) [G5083](#) [G1473](#)
- τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
 त्यो वचन र इन्कार-गरेनौ इन्कार-गर्नौ त्यो नाम मेरो।
[G3588](#) [G3056](#) [G2532](#) [G3756](#) [G0720](#) [G3588](#) [G3686](#) [G1473](#)

“मलाई तिमीहरुले गरेका कुराहरु थाहा छन्। मैले तिमीहरु समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरुको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरुले मेरो उपदेश अनुसरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरु डराएका थिएनौ।

- 9 ἰδοὺ, διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς
हेर दिनेछु बाट त्यो समाजमन्दिरबाट त्यो शैतानको ती भन्नेहरूको आफैलाई
[G3708](#) [G1325](#) [G1537](#) [G3588](#) [G4864](#) [G3588](#) [G4567](#) [G3588](#) [G3004](#) [G1438](#)
- Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται; ἰδοὺ, ποιήσω αὐτοὺς, ἵνα
यहूदीहरू हो र होइन हुन् बरु झूट-बोल्छन् हेर गराउनेछु तिनीहरूलाई ताकि
[G2453](#) [G1510](#) [G2532](#) [G3756](#) [G1510](#) [G0235](#) [G5574](#) [G3708](#) [G4160](#) [G0846](#) [G2443](#)
- ἤξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνώσιν ὅτι ἐγώ
आउनेछन् र दण्डवत्-गर्नेछन् सामु तिम्रो खुट्टाहरूमा तिम्रो र जान्नेछन् कि मैले
[G2240](#) [G2532](#) [G4352](#) [G1799](#) [G3588](#) [G4228](#) [G4771](#) [G2532](#) [G1097](#) [G3754](#) [G1473](#)
- ἠγάπησά σε.
प्रेम-गर्ने तिमीलाई।
[G0025](#) [G4771](#)

सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँचो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौं।

- 10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, καὶ γὰρ σε τηρήσω ἐκ
किनभने पालन-गर्यो त्यो वचन त्यो धैर्यको मेरो मैले-पनि तिमीलाई जोगाउनेछु बाट
[G3754](#) [G5083](#) [G3588](#) [G3056](#) [G3588](#) [G5281](#) [G1473](#) [G2504](#) [G4771](#) [G5083](#) [G1537](#)
- τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἴκουμένης
त्यो समयबाट त्यो परीक्षाको जुन आउनेवालो आउने माथि त्यो संसारभरि
[G3588](#) [G5610](#) [G3588](#) [G3986](#) [G3588](#) [G3195](#) [G2064](#) [G1909](#) [G3588](#) [G3625](#)
- ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
सबैमा परीक्षा-गर्न ती बस्नेहरूलाई माथि यस पृथ्वीको।
[G3650](#) [G3985](#) [G3588](#) [G2730](#) [G1909](#) [G3588](#) [G1093](#)

तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यो। यसर्थ म तिमीहरूलाई दुख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।

- 11 ἔρχομαι ταχύ. κράτει ὁ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
आउनेछु चाँडै। समात्ने-राख जे छ-तिम्रो ताकि कोहीले नलिओस् त्यो मुकुट तिम्रो।
[G2064](#) [G5035](#) [G2902](#) [G3739](#) [G2192](#) [G2443](#) [G3367](#) [G2983](#) [G3588](#) [G4735](#) [G4771](#)

“म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन।

- 12 Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ
जो जित्नेछ बनाउनेछ उसलाई खम्बा मा मेरो मन्दिरमा मेरो परमेश्वरको मेरो र
[G3588](#) [G3528](#) [G4160](#) [G0846](#) [G4769](#) [G1722](#) [G3588](#) [G3485](#) [G3588](#) [G2316](#) [G1473](#) [G2532](#)
- ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι; καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ
बाहिर कदापि न जानेछ फेरि र लेख्नेछु माथि उसमाथि त्यो नाम मेरो परमेश्वरको
[G1854](#) [G3756](#) [G3361](#) [G1831](#) [G2089](#) [G2532](#) [G1125](#) [G1909](#) [G0846](#) [G3588](#) [G3686](#) [G3588](#) [G2316](#)
- μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς
मेरो र त्यो नाम त्यो शहरको मेरो परमेश्वरको मेरो त्यो नयाँ
[G1473](#) [G2532](#) [G3588](#) [G3686](#) [G3588](#) [G4172](#) [G3588](#) [G2316](#) [G1473](#) [G3588](#) [G2537](#)
- Ἱερουσαλὴμ, ἢ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου,
यरूशलेमको जुन ओर्लिनेछ बाट त्यो स्वर्गबाट बाट मेरो परमेश्वरबाट मेरो
[G2419](#) [G3588](#) [G2597](#) [G1537](#) [G3588](#) [G3772](#) [G0575](#) [G3588](#) [G2316](#) [G1473](#)
- καὶ τὸ ὄνομά μου τὸ καινόν.
र त्यो नाम मेरो त्यो नयाँ।
[G2532](#) [G3588](#) [G3686](#) [G1473](#) [G3588](#) [G2537](#)

मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछैन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तीमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तीमा लेखिदिनेछु।

13 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
 जो कान-भएको छ सुनोस् के त्यो आत्माले भन्नुहुन्छ ती मण्डलीहरूलाई।
[G3588](#) [G2192](#) [G3775](#) [G0191](#) [G5101](#) [G3588](#) [G4151](#) [G3004](#) [G3588](#) [G1577](#)

त्यो मानिस जसले यी कुराहरु सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुनुपर्छ।

14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον: Τάδε λέγει ὁ
 र त्यो दूतलाई यस मा लाओडिकियाको मण्डलीको लेख: यी-कुरा भन्नुहुन्छ त्यो
[G2532](#) [G3588](#) [G0032](#) [G3588](#) [G1722](#) [G2993](#) [G1577](#) [G1125](#) [G3592](#) [G3004](#) [G3588](#)

Ἀμὴν, ὁ μάρτυς ὁ πιστὸς καὶ (ὁ) ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως
 आमेन त्यो साक्षी त्यो विश्वस्त र त्यो सत्य त्यो आदि त्यो सृष्टिको
[G0281](#) [G3588](#) [G3144](#) [G3588](#) [G4103](#) [G2532](#) [G3588](#) [G0228](#) [G3588](#) [G0746](#) [G3588](#) [G2937](#)

τοῦ Θεοῦ.
 त्यो परमेश्वरको।
[G3588](#) [G2316](#)

“लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “आमिन + 3:14 आमिन यहाँ येशूको नामकोसट्टामा प्रयोग भएको छ, यसको अर्थ केही सत्य छ भनी एकदमै मान्नु हो। एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरु भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँचो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ

15 Οἶδά σου τὰ ἔργα, ὅτι οὐτε ψυχρὸς εἶ οὔτε ζεστός; ὄφελον ψυχρὸς
 जान्दछु तिम्रो ती कामहरू कि न-तो चिसो छौ न-तो तातो भएको-भए चिसो
[G1492](#) [G4771](#) [G3588](#) [G2041](#) [G3754](#) [G3777](#) [G5593](#) [G1510](#) [G3777](#) [G2200](#) [G3785](#) [G5593](#)

ἦς ἢ ζεστός.
 हुन्थ्यौ वा तातो।
[G1510](#) [G2228](#) [G2200](#)

“तिमीहरूले जे गर्छौ म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ।

16 οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐτε ζεστός, οὔτε ψυχρὸς, μέλλω σε
 यसरी किनभने नयानो छौ र न-तो तातो न-तो चिसो गर्नेछु तिमीलाई
[G3779](#) [G3754](#) [G5513](#) [G1510](#) [G2532](#) [G3777](#) [G2200](#) [G3777](#) [G5593](#) [G3195](#) [G4771](#)

ἐμέσαι ἐκ τοῦ στόματός μου.
 ओकल्ने बाट मेरो मुखबाट मेरो।
[G1692](#) [G1537](#) [G3588](#) [G4750](#) [G1473](#)

तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेलन तयार छु।

17 ὅτι λέγεις, ὅτι Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδὲν χρεῖαν
 किनभने भन्छौ कि धनी छु र धनि-भएको-छु र केहीको-पनि आवश्यकता
[G3754](#) [G3004](#) [G3754](#) [G4145](#) [G1510](#) [G2532](#) [G4147](#) [G2532](#) [G3762](#) [G5532](#)

ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος, καὶ ἐλεεινός, καὶ
 छैन र जान्दैनौ जान्दैनौ कि तिमी छौ त्यो दुखी र दयनीय र
[G2192](#) [G2532](#) [G3756](#) [G1492](#) [G3754](#) [G4771](#) [G1510](#) [G3588](#) [G5005](#) [G2532](#) [G1652](#) [G2532](#)

πτωχός, καὶ τυφλός, καὶ γυμνός.
 गरिब र अन्धो र नग्नो।
[G4434](#) [G2532](#) [G5185](#) [G2532](#) [G1131](#)

तिमीहरू दावी गर्छौ तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयो अनि केही कुरा चाहिँदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।

- 18

συμβουλευώ	σοι	ἀγοράσαι	παρ’	ἐμοῦ	χρυσίον	πεπυρωμένον	ἐκ	πυρρός,
सल्लाह-दिन्छु	तिमीलाई	किन्न	बाट	मबाट	सुन	आगोमा-तातिएको	बाट	आगोबाट
G4823	G4771	G0059	G3844	G1473	G5553	G4448	G1537	G4442

ἵνα	πλουτήσης;	καὶ	ἱμάτια	λευκά,	ἵνα	περιβάλη,	καὶ	μὴ	φανερωθῆ
ताकि	धनी-बनोस्	र	लुगाहरू	सेता	ताकि	लगाओस्	र	नदेखियोस्	देखियोस्
G2443	G4147	G2532	G2440	G3022	G2443	G4016	G2532	G3361	G5319

ἢ	αἰσχύνῃ	τῆς	γυμνότητός	σου;	καὶ	κολλούριον	ἐγχρῖσαι	τοὺς	ὀφθαλμούς
त्यो	लाज	त्यो	नग्नताको	तिम्रो	र	मलम	लगाउन	ती	आँखाहरूमा
G3588	G0152	G3588	G1132	G4771	G2532	G2854	G1472	G3588	G3788

σου,	ἵνα	βλέπῃς.
तिम्रो	ताकि	देख-सकोस्।
G4771	G2443	G0991

म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँचै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँचै देख्न सक्नेछौ।

- 19

ἐγὼ	ὄσους	ἐὰν	φιλήω,	ἐλέγχω	καὶ	παιδεύω;	ζήλευε	οὖν	καὶ
मैले	जतिसुकैलाई	नै	प्रेम-गर्छु	सुधाछु	र	अनुशासन-गर्छु	उत्साही-होउ	त्यसैले	र
G1473	G3745	G1437	G5368	G1651	G2532	G3811	G2206	G3767	G2532

μετανόησον.
पछुताप-गर।
[G3340](#)

“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर।

- 20

Ἴδου,	ἔστηκα	ἐπὶ	τὴν	θύραν	καὶ	κρούω;	ἐὰν	τις	ἀκούσῃ	τῆς
हेर	उभिएको-छु	मा	त्यो	ढोकामा	र	ढकढकाउँछु	यदि	कोहीले	सुन्छ	मेरो
G3708	G2476	G1909	G3588	G2374	G2532	G2925	G1437	G5100	G0191	G3588

φωνῆς	μου	καὶ	ἀνοίξῃ	τὴν	θύραν,	«καὶ»	εἰσελεύσομαι	πρὸς	αὐτόν,	καὶ
स्वर	मेरो	र	खोल्छ	त्यो	ढोका	अनि	भित्र-पस्नेछु	तिर	उसकहाँ	र
G5456	G1473	G2532	G0455	G3588	G2374	G2532	G1525	G4314	G0846	G2532

δειπνήσω	μετ’	αὐτοῦ,	καὶ	αὐτὸς	μετ’	ἐμοῦ.
भोजन-गर्नेछु	सँग	उससँग	र	उसले	सँग	मसँग।
G1172	G3326	G0846	G2532	G0846	G3326	G1473

म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढकढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

- 21

Ὁ	νικῶν,	δώσω	αὐτῷ	καθίσαι	μετ’	ἐμοῦ	ἐν	τῷ	θρόνῳ	μου,	ὡς
जो	जित्नेछ	दिनेछु	उसलाई	बस्न	सँग	मसँग	मा	मेरो	सिंहासनमा	मेरो	जसरी
G3588	G3528	G1325	G0846	G2523	G3326	G1473	G1722	G3588	G2362	G1473	G5613

καγὼ	ἐνίκησα,	καὶ	ἐκάθισα	μετὰ	τοῦ	Πατρὸς	μου,	ἐν	τῷ	θρόνῳ	αὐτοῦ.
मैले-पनि	जितें	र	बसैं	सँग	मेरो	पिताको	मेरो	मा	उहाँको	सिंहासनमा	उहाँको।
G2504	G3528	G2532	G2523	G3326	G3588	G3962	G1473	G1722	G3588	G2362	G0846

“म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसैं।

- 22

Ὁ	ἔχων	οὖς,	ἀκουσάτω	τί	τὸ	Πνεῦμα	λέγει	ταῖς	ἐκκλησίαις.
जो	कान-भएको	छ	सुनोस्	के	त्यो	आत्मा	भन्नुहुन्छ	ती	मण्डलीहरूलाई।
G3588	G2192	G3775	G0191	G5101	G3588	G4151	G3004	G3588	G1577

प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्मा जे भनिहेछ, त्यो सुन्नुपर्छ।”